



सांग्रिला डेभलपमेन्ट बैंक लि. Shangri-la Development Bank Ltd.

स्थानीय विकासको आधार

(साविक बागेश्वरी डेभलपमेन्ट बैंक लि. र सांग्रिला डेभलपमेन्ट बैंक लि. मर्ज भई बनेको राष्ट्रिय स्तरको विकास बैंक)

ग्राहक परिचय नं.:

Customer ID No.:

खाता नं.:

A/C No.:

मिति:

Date:

D D

M M

Y Y

Y Y

खाता खोल्ने फाराम ACCOUNT OPENING FORM

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड

SHANGRI-LA DEVELOPMENT BANK LIMITED

शाखा

BRANCH

फोटो

P.P. Size
Photograph

महाशय,
Dear Sir,

कृपया तल उल्लेख गरे अनुरूप मेरो/हाम्रो नाममा खाता खोल्दिनुहुन अनुरोध छ।
I/We request you to open an account as mentioned below.

१. खाताको प्रकार/Account Type

- चलित Current कल Call बचत Savings अन्य Others
- निजी खाता Individual Account एकल स्वामित्व खाता Sole Proprietorship Account साझेदारी Partnership Account
- कम्पनी खाता Company Account अन्य Others

२. खाताको किसिम / Account Type

- एकल Single संयुक्त Joint नाबालक Minor
- ने.रु. NRS यु. एस. डलर USD अन्य (उल्लेख गर्ने) Other (Specify)

३. मुद्रा / Currency

४. खातावालाको नाम र विवरण (अंग्रेजी ठूलो अक्षरमा) / Name and detail of Account Holder (in BLOCK letters):

Mr./Mrs./Miss/Ms

श्री/श्रीमती/सुश्री

देवनागरीमा:

बुबाको नाम

Father's Name:

बाजे/ससुराको नाम

Grandfather's Name:

पति/पत्नीको नाम

Spouse's Name:

जन्ममिति

DoB

पेशा

Occupation

लिंग

Gender

राष्ट्रियता

Nationality

बैवाहिक स्थिति

Marital Status

पासपोर्ट/नागरिकता नं.

Passport/Citizenship No.

जारी भएको मिति र स्थान

Date & Place of Issue

५. संयुक्त खातावालाको नाम र विवरण /Name and detail of Joint Account Holders:

श्री./श्रीमती/सुश्री देवनागरीमा:

Mr./Mrs./Miss/Ms:

(1)

(2)

बुबाको नाम

Father's Name:

(1)

(2)

बाजे/ससुराको नाम

Grandfather's Name:

(1)

(2)

पति/पत्नीको नाम

Spouse's Name:

(1)

(2)

जन्ममिति

DoB:

(1)

(2)

पेशा

Occupation (1)

(2)

राष्ट्रियता

Nationality:

(1)

(2)

बैवाहिक स्थिति

Marital Status: (1)

(2)

पासपोर्ट/नागरिकता नं.

Passport/Citizenship No. (1)

(2)

लिंग

Gender: (1)

(2)

जारी भएको मिति र स्थान

Date & Place of Issue: (1)

(2)

६. सम्पर्क विवरण /Contact Detail:

फोन नं.

Phone No.:

मोबाइल नं.

Mobile No.:

ईमेल ठेगाना

Email Address:

ठेगाना / Address:

स्थायी ठेगाना / Permanent Address	हालको ठेगाना / Present Address	पत्राचार गर्ने ठेगाना / Corresponding Address

७. खातावालाहरु नाबालक भएमा / If account holder(s) is/are minor:

नाबालकको उमेर Age of minor	<input type="text"/>	अभिभावकको नाम Name of guardian	<input type="text"/>	नाबालकसँगको नाता Relationship	<input type="text"/>
-------------------------------	----------------------	-----------------------------------	----------------------	----------------------------------	----------------------

८. इच्छाइएको व्यक्तिको / Nominee:

तहाँ सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा मेरो नाममा रहेको माथि उल्लेखित खातामा बाँकी रहेको सम्पूर्ण रकम मेरो शेष पछि प्राप्त गर्न निम्न व्यहोरा भएका व्यक्तिलाई इच्छाउँदछु।

I _____ son/daughter/wife of _____ maintaining above mentioned account in your bank, hereby nominate the personal with following detail to receive any sum of money which may be due from this account held at Shangri-la Development Bank Limited in the event of my death.

नाम (Name)	नाता (Relation)	नागरिकता प्र.प.नं. (Citizenship No.)	जारी गरिएको जिल्ला (Issued District)	उमेर (Age)

इच्छाइएको व्यक्तिको बारेमा विशेष निर्देशन:
Special Instruction for Nominee:

९. दस्तखत नमूना / Specimen Signature:

१. खातावालाको पुरा नाम: (Full Name)		२. खातावालाको पुरा नाम: (Full Name)	
दस्तखत (Signature)	फोटो वा छाप (Photo or Stamp)	दस्तखत (Signature)	फोटो वा छाप (Photo or Stamp)
३. खातावालाको पुरा नाम: (Full Name)		४. खातावालाको पुरा नाम: (Full Name)	
दस्तखत (Signature)	फोटो वा छाप (Photo or Stamp)	दस्तखत (Signature)	फोटो वा छाप (Photo or Stamp)

खाता संचालन

Mode of Account Operation:

 एकलौटी
(Singly) संयुक्त
(Jointly) विशेष निर्देशन:

Special Instruction: _____

१०. खाता विवरणसम्बन्धी निर्देशन / Statement Instructions:

 आफैले बुझ्ने
Collect हुलाकबाट पठाउने
Post

१०. खाता विवरणको समयावधि / Frequency of Statement:

 मासिक
Monthly त्रैमासिक
Quarterly वार्षिक
Annual

खाता संचालनसम्बन्धी बैंकको शर्तहरू पढे/पढ्यौं र बैंकको नियमहरूको पालना गर्न मेरो/हाम्रो मञ्जुरी छ।

I / We have read your Bank's conditions for conduct of Account and I/We agree to abide by the Bank's rules.

खाता संचालन सम्बन्धमा समयसमयमा बैंकले प्रचलनमा ल्याएका नियमहरूलाई स्वीकार गर्न र तिनको पालना गर्न मेरो/हाम्रो मञ्जुरी छ।

I/We agree to comply with the prevalent rules of the Bank in force from time to time regarding conduct of the Account and agree to abide by them.

आवश्यक सबै कागजातहरू यसैसाथ संलग्न छन्।

All required documents are enclosed herewith.

नाम / Name	निवेदकको दस्तखत (हरू) / Applicant's Signature(s)
१.	
२.	
३.	

परिचय/Introduction:

निवेदक(हरू) को परिचय, पेशा, ठेगाना दुरुस्त छ भनी प्रमाणित गर्दछु/छौं । I/We confirm the identify, occupation and address of the applicant(s).

नाम
Name: _____

दस्तखत
Signature: _____

खाता नम्बर/Account Number: _____

FOR BANK'S USE ONLY / बैंकको प्रयोजनको लागि मात्र

Specimen Signature Card	Introduction confirmed	
Identification copies verified against originals	Documentation completed	
Account opening verified by	Scanned and Entered by	Account opening approved by
Designation:	Designation:	Designation:
Date :	Date :	Date :

निक्षेप खातासम्बन्धी सामान्य नियमहरू GENERAL RULES FOR DEPOSIT ACCOUNT

- प्रत्येक खाताका लागि एउटा छुट्टै खाता नम्बर दिइनेछ । खाता सम्बन्धी सबै किसिमको लेखापढी र रकम जम्मा गर्दा वा भिक्दा यो खाता नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ ।
A distinctive account number is allotted to each account which should be quoted in all correspondence relating to the account and when making deposits or withdrawals.
- खातावाला(हरू)ले सम्बन्धित खाता संचालन प्रयोजनका लागि बैंकले दिएको चेकबाट मात्र आफ्नो/उनको/उनीहरूको खाताबाट रकम भिक्न सक्नेछन् ।
The constituent(s) can only withdraw sums from his/her/their account by means of cheque supplied to him/her them by the Bank for that particular account.
- चेकमा गरिने दस्तखत बैंकलाई दिएको दस्तखत नमूनाअनुसार हुनुपर्छ र चेकमा केही हेरफेर गरिएमा पूरा दस्तखतद्वारा त्यसलाई प्रमाणित गर्नुपर्छ ।
Cheques should be signed as per specimen signature supplied to the Bank and any alternation in the cheque must be authenticated by the drawer's full signature.
- पछिल्लो मिति र म्याद नाघेका वा केरमेट गरिएको चेकहरूको भुक्तानी गरिने छैन । भुक्तानीका लागि प्रस्तुत गरिएको मिति भन्दा ६ महिना अघिको मिति भएको चेकलाई म्याद गुज्रैको र भविष्यको मिति उल्लेख भएको चेकलाई पछिल्लो मितिको चेक मानिने छ ।
Post dated/stale and mutilated cheques shall not be honored. Cheque bearing a date six month before the date of presentation is considered as stale cheques and future dated cheque is considered as post dated cheque.
- बैंकद्वारा प्रदान गरिएका चेक(हरू) खातावालाको सम्पत्ति हुन् र ती चेक(हरू)लाई खातावालाहरूले सदैव सुरक्षित राख्नुपर्नेछ । यी कागजातहरू चोरी भए या हराएमा बैंकलाई तत्काल खबर गर्नुका साथै लिखित जानकारी समेत दिनुपर्नेछ । खातावालाहरूले ती चेक(हरू) हराएमा, चोरिएमा वा अन्य कुनै पनि तरिकाबाट भ्रुष्टो दस्तखत भई भुक्तानी भएमा बैंकलाई जवाफदेही बनाउन पाइनेछैन ।
Cheques issued by the Bank are the property of constituent(s) and they should take utmost care and always keep in safe place under lock. The constituent(s) should immediately notify the bank and give a written request if such instrument is stolen or lost. The constituent(s) shall not hold the Bank liable if such cheques are misplaced, stolen or encashed in any way by fraudulent signature.
- चेकको भुक्तानी रोक्का गर्ने उअरको निर्देशनलाई बैंकले पंजिकृत गर्नेछ, तर कथंकाचित् भुक्तानी हुन गएमा बैंक त्यसको जवाफदेही हुनेछैन ।
The Bank will register instructions from the drawer of a cheque for its payment, but it can not accept any responsibility in case such instructions are overlooked.
- खातावाला(हरू) स्वयम्को जिम्मेवारीमा मात्र कलेक्शनका लागि चेक स्वीकार गरिनेछ । त्यस्तो चेकहरूको यथासम्भव सावधानी तथा शिघ्रताका साथ भुक्तानी लिने प्रयास बैंकले गर्नेछ, तर कुनै ढिलाई तथा हानीनोक्सानी भएको खण्डमा त्यसको जिम्मेवारी बैंकले लिनेछैन । खातामा जम्मा गरिनुअघि सबै चेक तथा कागजातहरूलाई रेखांकित गरिनु आवश्यक छ । खातामा रकम जम्मा गरिएको भएता पनि चेकवापतको रकमको भुक्तानी प्राप्त नभएसम्म रकम भिक्न पाइनेछैन । रकम भुक्तानी नभई आएको खण्डमा ग्राहकहरूको खाताबाट त्यस्तो रकम खर्च लेख्ने अधिकार बैंकसँग सुरक्षित रहनेछ ।
Collections are undertaken at the risk of the constituent(s) only. The Bank should endeavour to collect the cheques and the items as promptly and carefully as possible, but it can accept no responsibility in case of any delay or loss. All cheques and other instruments should be crossed before they are paid-in for credit of accounts. Uncleared items though credited in the account, shall not be available for being drawn against. The Bank shall have
- right to debit the customer's account, if they are not realised.
- ग्राहकको खातामा जम्मा तथा खर्च भएको रकमलाई शुद्धताका साथ अभिलेख गर्ने कुरामा बैंकले पूरापुर ध्यान दिनेछ, तर कारणबस कुनै गल्ति भएको खण्डमा बिना सूचना खाता समायोजन गरी सच्याउने र ग्राहक(हरू)सँग लिन बाँकी अशुल गर्ने अधिकार बैंकलाई हुनेछ ।
The Bank will take care to see that credit and debit entries are correctly recorded in the accounts of the constituents(s), in case of any error, the Bank shall be within its rights to make the correct adjusting entries without notice and recover any amount due from the constituent(s). The Bank shall not be liable for any damage, loss, etc., to constituent(s) on such errors.
- खातावाला(हरू) को ठेगाना वा संचालनमा कुनै परिवर्तन भएमा त्यसको जानकारी तत्काल बैंकलाई दिनुपर्नेछ । चिट्ठीपत्र, रेमिटान्स आदि हस्तान्तरणका लागि हुलाक तथा यस्तै कार्यमा संलग्न एजेण्टहरूलाई खातावाला(हरू)को एजेण्ट मानिनेछ र ढिलाई, अपहुँच आदि कुराका लागि बैंकले कुनै पनि दायित्व स्वीकारेन छैन ।
Any change in the address or operation of the constituent(s) should be immediately communicated to the Bank. The post office and other Agents for delivery shall be considered Agents of the constituent(s) for all delivery of letters, remittances, etc., and no responsibility can be accepted by the Bank for delay, non-delivery, etc
- अन्यथा सम्भौता नभएको अवस्थामा दुई वा दुईभन्दा बढी व्यक्तिको नाममा रहेको कुनै खातामा रहेको रकम तीमध्ये एक वा एकभन्दा बढी व्यक्तिको मृत्यु भएमा मृतक (हरू)द्वारा कानून ईच्छयाइएको(हरू) लाई सो रकम भुक्तानी गरिनेछ र खातामा बैंकलाई तिर्नुपर्ने रकम छ भने जीवित व्यक्ति(हरू) तथा मृतक खातावाला(हरू) को सम्पत्तिबाट संयुक्त तथा पृथक रूपबाट सोरकम भुक्तानी गर्नुपर्ने छ ।
In the absence of contract to the contrary the credit balance in any account in the name of two or more persons, on the death of one or more of them, shall be payable to survivor as lawfully appointed nominee(s) of the deceased and if there is a debit balance, the survivors and the estates of deceased constituent(s) shall be jointly and severally liable for repayment thereof.
- खाता सन्तोषजनक ढंगबाट संचालन भइरहेको छैन भन्ने बैंकलाई लागेमा वा अन्य जुनसुकै कारणबाट पूर्वसूचना बिना कुनै खाता बन्द गर्ने अधिकार बैंकसँग सुरक्षित रहनेछ र यसो गर्नुको कारणबारे ग्राहक(हरू) लाई बताइरहन बैंक बाध्य हुनेछैन । The Bank reserves to itself the right to close (without previous notice) any account which, in its opinion, is not satisfactorily operated upon or for any other reason whatsoever which shall not be incumbent on the Bank to disclose to the constituent(s).
- व्यक्तिगत खाता खोल्दा कृपया "नोमिनेशन" फाराम भर्नुपर्नेछ ।
For personal accounts please fill in a "nomination" form.
- बैंकको तर्फबाट दिइने नगद रसिद, चेक, सुरक्षणपत्र आदि बैंकको मान्यताप्राप्त अधिकृतहरूको दस्तखत भएमा मात्र प्रमाणित मानिनेछ ।
A receipt of moneys, cheques, securities, etc., on behalf of the Bank is valid only if signed by duly authorised officers.
- खाता खोल्न दिएको निवेदनको आधारमा मात्र खाता खोल्न बैंक बाध्य हुने छैन र कुनै खाता सन्तोषजनक ढंगबाट संचालन भैरहेको छैन भन्ने बैंकलाई लागेमा बिना पूर्व सूचना खाता रोक्का गर्ने अधिकार बैंक सँग सुरक्षित रहने छ र सो को कारणबारे खातावालालाई स्पष्टिकरण दिन बैंक बाध्य हुने छैन ।
It's the bank's prerogative to accept or reject any request for opening of accounts. The bank further reserves right to block any account without prior notice if in its opinion the account is operating satisfactorily and it will not be incumbent on the bank to disclose reasons therefore.
- खातावालाले चाहेको वखतमा खाताको विवरण उपलब्ध गराइनेछ खातावालको आधिकारिक दस्तखतको आधारमा मात्र अरु कुनै व्यक्तिलाई खाता सम्बन्धि विवरण

दिइनेछ । बैंकद्वारा जारी गरेको विवरण अन्यथा भएमा लिखित कारण समेत १५ दिन भित्र बैंकलाई जानकारी दिनुपर्नेछ । त्यस्ता कुनै जानकारी नभएमा सो विवरण दुरुस्त भएको मानिनेछ ।

Statement of account shall be provided on demand. Statement to the agent of account holder(s) shall be provided only after obtaining authority from the authorized signatories. Periodic statements of accounts shall be considered correct unless the bank receives verified submission to the contrary in writing acceptable to the bank from the customer within fifteen (15) days from the receipt of the statement.

१६. ६ महिना वा सो भन्दा बढि कारोबार नभएको खातालाई निष्क्रिय खाता मानिनेछ । यस्तो खातालाई सक्रिय गराउन संचालक स्वयं बैंकमा उपस्थित हुनुपर्नेछ र बैंकलाई लिखित अनुरोध गर्नुपर्नेछ ।

If there is no debit transaction in the account for a period of 6 months or above, the account shall become dormant. The account operator(s) shall be required to be present in person or make a written request to the bank to reactivate account.

१७. खातावालको आधिकारिक दस्तखत सहितको मञ्जुरीनामा भएमा मात्र तोकिएको व्यक्तिलाई निजको परिचय पत्रको आधारमा चेकबुक हस्तान्तरण गरिनेछ । Cheque book will be delivered to third party only upon the submission of authorization letter and identity documents of the receiver.

१८. खातामा मौज्जात नभएको अवस्थामा खातावालाले चेक काटेको खण्डमा बैंकको नियमानुसार शुल्क लाग्नेछ । साथै नेपाल राष्ट्र बैंकको परिपत्र अनुसार कालोसुचीमा समेत सूचिकृत गर्न सकिनेछ ।

The account holders shall not draw cheques without sufficient balance in the account. Cheque return charges will be levied as per bank's prevailing schedule of charges on the account holders can be blacklisted as per rules and regulation of Nepal Rastra Bank.

१९. ग्राहक वर्गमा आफुले बुझिलिएको रकम ठिक भए नभएको पुष्टि गरि मात्र काउन्टरबाट जान अनुरोध गरिनेछ । नगद भुक्तानी लिदाको अवस्थामा बैंक काउन्टरमा सूचना गरिएको स्थितिमा बाहेक अन्य अवस्थामा कम भुक्तानी पाएको भन्ने सुनुवाई बैंकले गर्ने छैन ।

Customer are advised to count their cash withdrawn before leaving the counter. The bank shall not be held responsible for any shortfall/shortages not brought to the notice of the bank during cash withdrawn at bank's counter.

२०. बैंकको विद्यमान शुल्क तालिका अनुसार खाताहरूमा कमिसन वा सेवा शुल्कहरू लगाइनेछ । The account will be subject to commission(s) and/or service(s) charges for the services availed from the bank as per the bank's prevailing schedule of charges.

२१. खातामा हस्ताक्षरी मध्ये कसैबाट बिवादस्पद निर्देशन जारी भएमा विवाद सम्बन्धि सन्तोषजनक परिणाम नआएसम्म बैंकले खाता संचालन रोक्का गर्न सक्नेछ । If conflicting instructions are issued by any of the signatories, the bank may stop the operation of the account until the dispute is resolved to the satisfaction of the bank.

२२. इन्टरनेट वा कम्प्युटर प्रविधिमा भएका प्राविधिक गडवडीहरू वा बैंकको क्षमता बाहिरको दैवि प्रकोपबाट उत्पन्न परिस्थितिका कारण खातावाला(हरू) लाई पर्न जाने नोक्सान वा क्षतीप्रति बैंक कुनै किसिमले जिम्मेवार हुनेछैन ।

The bank shall not have no liability for loss or damage incurred to the account holder(s) in the event of any failure, interruption or delay in performance of any instruction resulting from breakdown, failure or malfunction of any internet or computer system or from any circumstances resulting from natural calamities whatsoever not reasonable under the bank's control.

२३. खाताको गोप्यता कायम राख्न बैंकले सक्दो प्रयास गर्नेछ । तथापी प्रचलित कानून वमोजिम कुनै जाँच अधिकारी वा सरकारी अधिकारीले मागेको अवस्थामा बैंकले खाता सम्बन्धि आवश्यक सूचना सम्बन्धि निकायलाई उपलब्ध गराउन सक्नेछ । The bank shall make in endeavors to preserve the secrecy of account. Nevertheless the bank shall disclose any information as required by any investigating or government authority, provided the bank believes it is obliged to release such information.

२४. खाताको जानकारी सामान्यता टेलिफोनको माध्यमबाट दिइने छैन । Customer account information will not be normally provided through the telephone

२५. नावालकको नाममा खोलेको खाताको हकमा अभिभावक वा नावालक स्वयंले वालिक भएको जानकारी बैंकलाई नदिएसम्म खाता खोल्दाको बखत खाता खोल्न फारममा उल्लेखित अभिभावकले दिएको निर्देशन अनुसार बैंकले कार्य गर्नेछ ।

In respect of account opened in the name of Minors, the bank shall be entitled to act on the instructions received from the guardian named on the account opening form. Until such time the bank receive return intimation from the guardian or the minor himself/herself regardin attaining majority.

२६. खातावालाको मृत्यु भएको आवश्यक प्रमाणित कागजात सहित त्यसको लिखित जानकारी बैंकलाई प्राप्त हुनु अगाडी खातामा भएको कारोबारबाट हुन गएको क्षती प्रति बैंक जिम्मेवार हुनेछैन ।

The bank shall not be liable for any loss resulting from dealing in the account in the event of death of authorized signatory(s) unless and until the bank has reviewed written information of any such event along with such document as required by the bank.

२७. ब्याजको गणना गर्दा खातामा रहेको दैनिक मौज्जातलाई आधार मानिनेछ र नेपाली पात्रो अनुसार प्रत्येक तिन महिना (असार मसान्त, आश्विन मसान्त, पौष मसान्त र चैत मसान्त) मा खातामा ब्याज जम्मा गरिने छ । यस्तो ब्याजमा सरकारद्वारा निर्धारित कर तथा अन्य शुल्क लाग्नेछ ।

Interest will be calculated on daily basis, and credited to the depositor's saving account as per the Nepali calendar on quarterly basis. Interest payment is subject to applicable taxes and charges

२८. खातावाला(हरू) ले आफ्नो खातामा बैंकले समय समयमा निधारण गरेअनुसारको न्युनतम रकम राख्नुपर्ने छ । न्युनतम मौज्जात भन्दा कम मौज्जात भएको अवस्थामा ब्याज गणना गरिने छैन ।

The account holder must maintain the prescribed minimum balance as set by the Bank from time to time. No interest will be calculated if the balance in the account falls below the prescribed minimum balance.

२९. बैंकले आफ्नो स्वविवेकमा कुनै पनि बेला पुर्व सूचना सहित वा बेगर पनि खाता संचालन सम्बन्धि कुनै नियमहरू परिवर्तन गर्न सक्नेछ ।

The bank reserve right to amend any rules at any time and in any manner which the Bank deems necessary with or without notice to the applicants or the public.

३०. खातामा दिने ब्याजको विवरण राष्ट्रिय दैनिकमा त्रैमासिक प्रकाशन गरिनेछ र यस्तो ब्याजदर बिना पुर्व सूचना परिवर्तन गर्न सक्नेछ ।

The applicable rate of interest shall be published in national dailies on quarterly basis and is subject to change without prior notice.

३१. माथि उल्लेखित व्यवस्था वा शर्तहरूलाई बिना पुर्व सूचना हेरफेर गर्ने अधिकार बैंकसँग सुरक्षित रहनेछ र त्यस्ता हेरफेर वा थप गरिएको शर्त नियमहरू सबै ग्राहक(हरू)का लागि तत्काल लागु हुनेछ ।

The bank reserves the right to alter any or all the terms and conditions specified above without prior notice and such altered or additional rules shall thereafter be deemed to be binding to all account holder(s).

Anti-Money Laundering (मुद्रा निर्मलीकरण)

मैले/हामीले खातामा राखेको रकम कानून सम्मत कारोबारबाट प्राप्त भएको हो । खातामा कानून सम्मत कारोवार मात्र गर्ने छु/छौं । मुद्रा निर्मलीकरणको प्रयोजनको लागि खाता प्रयोग गर्ने छैन/छैनौं । गैरकानूनी कारोवारमा खाता प्रयोग गरिएको छ भन्ने बैंकको जानकारीमा आएमा वा बैंकलाई त्यस्तो लागेमा खाता रोक्का गरि त्यसको सूचना सम्बन्धि निकायमा दिएमा मेरो / हाम्रो पुर्ण मञ्जुरी छ ।

I/We hereby declare that the account is opened with money obtained from legal means. All transaction in the account shall remain legitimate and the account shall not be used to process illegal proceeds. I/We shall have no objection if the bank blocks the account and reports the fact to the concerned authority.

Governing Law (कागज)

खाता सम्बन्धि कारोवार नेपालको प्रचलित कानून, प्रथा र बैंकहरूमा चलिआएको चलन चल्ती नियम अनुसार हुनेछ ।

The Law of Nepal and customs and procedures common the banks in Nepal shall apply to the conduct of the account.

Declaration (घोषणा)

यस फारममा दिएको सूचना तथा बैंकलाई उपलब्ध गराएका कागजातहरू सही, दुरुस्त छन् भनी म/हामी प्रमाणित गर्दछु/छौं । साथै खाता खोल्ने र संचालन गर्ने बैंकका सबै व्यवस्था र सर्तहरू मैले/हामीले पढे/पढ्यौं र बुझे/बुझ्यौं । सांग्रिला डेभलपमेन्ट बैंक/नेपाल राष्ट्र बैंक/मुलुकको कानून तथा नियमहरूको मैले/हामीले पूर्णतया पालन गर्नेछु/छौं । निर्धारित सर्तहरूको पालना गर्न नसकेको अवस्थामा यसबाट पर्न जाने क्षति र/वा सजायको भागी हुन म/हामीलाई मञ्जुर छ ।

I/We hereby confirm that the information provided by me/us in this form and documents provided to the bank is true and correct. I/We further confirm that I/We have read and understood the bank terms and conditions governing account opening /operations and shall abide and be bound by rules of the Shangri-la Development Bank, Nepal Rastra Bank and the laws of the country. In the event I/We fail to abide by the terms and conditions, I/We shall bear the damage and/or penalties resulting as a consequence thereof.

ग्राहकको दस्तखत
Customer's Signature :

संस्थाको छाप
Stamp :